



स्थानीय राजपत्र फेदेन

फिदिम नगरपालिकाद्वारा प्रकाशित

खण्ड : ६ फिदिम, पाँचथर असार १३ गते २०७९ संख्या: २

भाग-१

फिदिम नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

फिदिम पाँचथरको सूचना

फिदिम नगरपालिका विनियोजन ऐन, २०७९

१.संक्षिप्त नाम र प्रारम्भ: (१)यस विनियोजनको नाम “ फिदिम नगरपालिका विनियोजन ऐन, २०७९” रहेको छ ।

२.आर्थिक वर्ष २०७९।०८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७९।०८० को निमित्त नगर कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची- १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्चको रकम समेत गरी जम्मा रकम रु ९८,७४,७६,६२०।०० (अक्षरूपी अन्ठानब्बे करोड चौरतर लाख छयतर हजार छ सय बिस रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चितकोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस विनियोजनद्वारा सञ्चितकोष बाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९।०८० को निमित्त फिदिम नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२)उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि फिदिम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा फिदिम नगरपालिका नगर कार्यपालिकाको कार्यालयले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकमान्तर गर्न सक्नेछ ।

यसरी रकमान्तर गर्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्न तथा निकास र खर्च जनाउन सकिनेछ । चालु खर्च शीर्षकबाट पूँजीगत खर्च शीर्षकमा रकमान्तर गर्न सकिनेछ भने पूँजीगत खर्च अन्य चालु खर्च शीर्षकमा रकमान्तर गर्न सकिने छैन ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

४) संचित कोषबाट विनियोजन हुने रकम अनुसूची १ वमोजिम हुनेछ । संचित कोषमा जम्मा हुने रकमको श्रोत र रकम अनुमान अनुसूची २ वमोजिम हुनेछ ।

अनुसूची-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

संचित कोषबाट विनियोजन हुने रकम

क्र.सं	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	जम्मा
१	नगर कार्यपालिका	१९५११०७१३	११४४७३९०७	३०९५८४६२०
२	वडा विकास कार्यक्रम	३४४४८२५०	४९६०१७५०	८४०५००००
३	शशर्त अनुदान नेपाल सरकार	३८५७०००००	१८०६०००००	५६६३०००००
४	शशर्त अनुदान प्रदेश सरकार	२०६६०००	५४७६०००	७५४२०००
५	विशेष अनुदान नेपाल सरकार	०	५००००००	५००००००
६	समपुरक अनुदान नेपाल सरकार	०	५००००००	५००००००
७	समपुरक अनुदान प्रदेश सरकार	०	१०००००००	१०००००००
	जम्मा	६१७३२४९६३	३७०१५१६५७	९८७४७६६२०

अनुसूची २
संचित कोषमा आम्दानीको श्रोत

क्र सं	आम्दानीको श्रोत	रकम
१	समानीकरण अनुदान नेपाल सरकार	१६८८०००००
२	राजश्व बाँडफाँड नेपाल सरकार	१३१८१४०००
३	समानीकरण अनुदान प्रदेश सरकार	९२९४०००
४	राजश्व बाँडफाँड प्रदेश सरकार	१७४८९१२०
५	राजस्व बाँडफाँड स्थानीय सरकार	१५३७५००
६	आन्तरिक श्रोत	२७४५००००
७	जनसहभागिता	१७२५००००
८	चालु आ व को अ ल्या	२०००००००
	जम्मा	३९३६३४६२०
९	शशर्त अनुदान नेपाल सरकार	५६६३०००००
१०	शशर्त अनुदान प्रदेश सरकार	७५४२०००
११	समपुरक अनुदान नेपाल सरकार	५००००००
१२	समपुरक अनुदान प्रदेश सरकार	१०००००००
१३	विशेष अनुदान नेपाल सरकार	५००००००
	जम्मा	५९३८४२०००
	कुल जम्मा	९८७४७६६२०

आज्ञाले
गणेश प्रसाद दाहाल
प्रमुख प्रशासकीय अधिकृत